



गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय

गोलबजार, सिरहा
प्रदेश नं.२ नेपाल



www.golbazarmun.gov.np
golbazarmun@gmail.com
033- 540099

प.सं. : २०७७/७८

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०७७।१०।१६)

यस गोलबजार नगरपालिकाको अस्थायी कोभिड अस्पतालका लागि तपसिल बमोजिम पद तथा सेवा समुहका कर्मचारीको सेवा करारमा लिनुपर्ने भएको हुँदा देहाय अनुसारको योग्यता भएका ईच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ढाँचामा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरीएको छ । रित नपुगी वा म्याद नाघी पेश हुन आउने दरखास्त उपर कुनै कार्यवाही गरिने छैन ।

तपसिल:

क्र.सं.	विज्ञापन नं.	पद / तह	सेवा / समुह	संख्या	शैक्षिक योग्यता	दरखास्त दस्तुर
१	१/२०७७/०७८	मेडिकल अधिकृत (आठौं)	स्वास्थ्य / ज.हे.स.	१	मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS उत्तिर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।	१०००।- (एकहजार)
२	२/२०७७/०७८	स्टाफ नर्स (सहायक पाँचौं)	स्वास्थ्य / ज.न.	२	मान्यता प्राप्त शिक्षण संस्थाबाट PCL Nursing उत्तिर्ण गरी नेपाल नर्सिङ्ग परिषदमा दर्ता भएको हुनुपर्नेछ	७००।- (सात सय)
३	३/२०७७/०७८	का.स. (श्रेणी विहीन)	सामान्य प्रशासन	१	सामान्य लेखपढ गरेको हुनुपर्नेछ ।	३००।- (तिन सय)

पुनश्च:

१. दरखास्त फारम दर्ता गराउने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले १५औं दिन सम्म कार्यालय समय भित्र ।
२. दरखास्त दर्ता गराउनु पर्ने स्थान: गोलबजार नगरपालिकाको राजस्व शाखामा तोकिए बमोजिमको नगदै रकम बुझाएको भौचर संलग्न राखि स्वास्थ्य शाखामा दर्ता गराउनुपर्नेछ ।
३. परिक्षाको किसिम: छोटो सूची प्रकाशन गरी अन्तरवार्ताको माध्यबाट छनौट गरिनेछ ।
४. परिक्षा मिति: पछि सूचना प्रकाशन जानकारी गराईनेछ ।
५. पारिश्रमिक / सेवा सुविधा: प्रचलित तलव स्केल बमोजिम ।
६. करार अवधि: हालको लागि ३ महिना र सो पछि आवश्यकतानुसार करार अवधिको म्याद थप हुन सक्नेछ ।
७. दरखास्तसाथ पेश गर्नुपर्ने कागजातहरू:
 - क) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी । ख) शैक्षिक योग्यताको प्रमाण पत्रहरूको प्रतिलिपी ।
 - ग) काउन्सिल दर्ताको प्रमाण पत्रको प्रतिलिपी । घ) तालिम तथा अनुभव प्रमाण पत्रको प्रतिलिपी ।
 - ड) हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ३ प्रति ।
८. उमेर हद: पुरुषको हकमा १८ वर्ष पुरा गरि ३५ वर्ष र महिलाको हकमा ४० वर्ष न नाघेको हुनुपर्नेछ ।
९. दरखास्तसाथ पेश गर्ने प्रमाण पत्रहरूको प्रतिलिपी उमेदवार स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ ।
१०. दरखास्त फारम गोलबजार नगरपालिकाको website: golbazarmun.gov.np बाट Download गर्नसकिनेछ वा स्वास्थ्य शाखाबाट प्राप्त गर्नसकिनेछ ।
११. प्रकाशित सूचना सम्बन्धमा थप केही कुरा जानकारी प्राप्त गर्नुपर्ने भएमा यस कार्यालयको टेलिफोन नं-०३३- ५४००९९ वा मो.नं.९८०४७८३२९७ मा सम्पर्क गर्नसकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत

" हाम्रो रहर समृद्ध नगर, हाम्रै पालामा सम्भव छ ।"